

स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने व्यवस्था — २०७०

संशोधन

प्रमाणिकरण र प्रकाशित मिति

१.स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने (प्रथम संशोधन) व्यवस्था-२०७६	२०७६/०७/२९
२.स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने (दोस्रो संशोधन) व्यवस्था-२०७७	२०७७/०९/०७
३.स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने (तेस्रो संशोधन) व्यवस्था-२०७७	२०७७/१२/१९

प्रस्तावना

मुलुक बाहिर रहेका गैर आवासीय नेपाली, नेपालको विकासका लागि सहकार्य गर्न इच्छुक विदेशी लगानीकर्ता तथा पूँजीको उचित प्रतिफल खोज्ने लगानीकर्ताहरूलाई स्थानीय मुद्रामा अंकित ऋणपत्र (वण्ड) मा लगानी गर्ने र ऋणपत्रको विक्रीबाट प्राप्त रकम नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा परिचालन गर्ने प्रयोजनका लागि उच्चस्तरको क्रेडिट रेटिङ्ग भएका अन्तर्राष्ट्रिय संस्थाहरूलाई स्थानीय मुद्रामा अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र जारी गर्न दिने व्यवस्था मिलाउन आवश्यक भएकोले नेपाली मुद्रामा अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (Nepalese Currency Denominated Bond- NCDB) जारी गर्न स्वीकृति दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०७६/०७/२९ मा भएको निर्णय कार्यान्वयन गर्नका लागि देहाय बमोजिमको व्यवस्था गरिएको छ।

१. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा,

- (क) “अन्तर्राष्ट्रिय वित्तीय संस्था” भन्नाले नेपाल सदस्य भएको वा नेपाल पक्ष भई सम्झौता गरेको अन्तर्राष्ट्रिय वित्तीय संस्था सम्झनु पर्दछ।
- (ख) “ऋणपत्र” भन्नाले नेपाल सरकारको स्वीकृतिमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपाली मुद्रामा जारी हुने ऋणपत्र वा वण्ड सम्झनु पर्दछ।
- (ग) “बैंक” भन्नाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३ बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैंक सम्झनु पर्दछ।
- (घ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, अर्थ मन्त्रालय सम्झनु पर्दछ।

- (ड) “स्थानीय वित्तीय संस्थाहरू” भन्नाले नेपाल सरकारबाट ऋणपत्र जारी गर्न स्वीकृति प्राप्त गरेका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग ऋणपत्रबाट संकलन गरेको रकम लगानी गर्न सम्झौता गरेका नेपाल भित्रका बैंक, वित्तीय संस्था तथा लघुवित्तीय संस्थाहरू सम्झनु पर्दछ।
- (च) “स्थानीय मुद्रा” भन्नाले नेपाली मुद्रा सम्झनु पर्दछ।
- (छ) “स्थानीय ऋणी” भन्नाले स्थानीय कम्पनी तथा स्थानीय वित्तीय संस्था सम्झनु पर्दछ। **
- (ज) “स्थानीय कम्पनी” भन्नाले नेपालको प्रचलित कानून बमोजिम स्थापना भएको कम्पनी सम्झनु पर्दछ। **

२. नेपाली मुद्रामा ऋणपत्र जारी गर्न सक्ने संस्था सम्बन्धी व्यवस्था

- (१) अन्तर्राष्ट्रिय स्तरको क्रेडिट रेटिङ्ग संस्थाको उच्चस्तरको रेटिङ्ग प्राप्त गरेका अन्तर्राष्ट्रिय वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्तीय बजारमा स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न चाहेमा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ।

३. निवेदन तथा अनुमति सम्बन्धी व्यवस्था

- (१) नेपाली मुद्रामा ऋणपत्र जारी गर्न चाहने अन्तर्राष्ट्रिय वित्तीय संस्थाले त्यस्तो ऋणपत्र जारी गर्ने उद्देश्य खुलाई अनुसूची-१ बमोजिमको ढाँचामा बैंक समक्ष निवेदन दिनुपर्नेछ। **
- (२) उपदफा (१) बमोजिम निवेदन दिँदा ऋणपत्र जारी गर्नुको उद्देश्य, ऋणपत्र जारी हुने देश, ऋणपत्रबाट प्राप्त रकम लगानी गरिने स्थानीय ऋणी, लगानीका क्षेत्र, ऋणपत्रको रकम, ऋण भुक्तानी अवधी, ऋणपत्रमा प्रदान गरिने र लगानीमा लिने ब्याजदर, मध्यस्थता शुल्क, ऋणपत्र जारी गर्ने र लगानी गरेको रकम फिर्ता लैजाने समय तालिका लगायतका विवरण पेश गर्नुपर्नेछ। **
- (३) उपदफा (१) बमोजिम प्राप्त निवेदन साथ संलग्न विवरण तथा कागजातको अतिरिक्त कुनै कुरामा थप स्पष्ट गर्नु परेमा बैंकले थप कागजात तथा विवरण माग गर्न सक्नेछ।
- (४) उपदफा (१) बमोजिम प्राप्त निवेदनको छानविन गरी उपयुक्त देखेमा बैंकले उपदफा (२) बमोजिमको विवरण संलग्न गरी सिफारिश सहित मन्त्रालय समक्ष पेश गर्नेछ र मन्त्रालयले थप विवरणहरू माग गर्नु पर्ने भए माग गरी स्वीकृतिको लागि नेपाल सरकार, मन्त्रिपरिषद समक्ष पेश गर्नेछ।

- (५) उपदफा (४) बमोजिम मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएपछि बैंकले उपदफा (२) बमोजिमका विवरणहरू तथा अन्य विवरण आवश्यक पर्ने भए सो समेतको आधारमा शर्तहरू तोकी अनुमतिपत्र प्रदान गर्नेछ।
- (६) उपदफा (४) बमोजिम तोकिएका शर्तहरूमा बैंकले समय समयमा परिमार्जन गर्न तथा थप शर्तहरू तोक्न सक्नेछ।
- (७) उपदफा (४) र (५) बमोजिम तोकिएका शर्तहरू तथा बैंकले जारी गर्ने अन्य निर्देशनहरू ऋणपत्र जारी गर्न अनुमति प्राप्त गरेका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पालना गर्नुपर्नेछ।

४. ऋणपत्र निष्कासन सम्बन्धी व्यवस्था

- (१) ऋणपत्र जारी गर्न अनुमति प्राप्त गरेका अन्तर्राष्ट्रिय वित्तीय संस्थाले निष्कासन गर्ने ऋणपत्र विदेशस्थित इच्छुक गैर आवासीय नेपाली नागरिकहरू, नेपाली मूलका विदेशी नागरिकहरू, विदेशी वित्तीय संस्थाहरू र फाइनान्सियल एक्सन टास्क फोर्स (Financial Action Task Force, FATF) पक्ष राष्ट्रका लगानीकर्ताहरूले खरिद गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ।
- (२) अन्तर्राष्ट्रिय बजारमा निष्कासन भएको ऋणपत्रको विवरण पत्र, ऋणपत्रमा प्रदान गरिने ब्याजदर र बैंकले तोके बमोजिमको अन्य विवरण ऋणपत्र पहिलो पटक जारी भएको मितिले तीन महिना भित्र बैंकलाई उपलब्ध गराउनु पर्नेछ। **

५. ऋणपत्रबाट संकलन भएको रकम प्राप्त गर्ने तथा लगानी गर्ने सम्बन्धी व्यवस्था

- (१) ऋणपत्र जारी गर्न अनुमति प्राप्त गरेका अन्तर्राष्ट्रिय वित्तीय संस्थाले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा जारी गरेको ऋणपत्रमा अंकित मूल्य बराबरको रकम परिवर्त्य विदेशी मुद्रामा बैंकिङ प्रणाली वा विदेशी विनिमयका लागि अनुमति प्राप्त स्थानीय वित्तीय संस्था मार्फत नेपाल भित्र्याउनु पर्नेछ। **
- (२) उपदफा (१) बमोजिम जारी गरिने ऋणपत्रको विक्रीबाट संकलन भएको रकम जलविद्युत तथा अन्य नवीकरणीय उर्जा, शहरी पूर्वाधार, स्थानीय कच्चा पदार्थमा आधारित प्रशोधन उद्योग, गार्मेन्ट तथा गलैचा उद्योग, निकासी प्रवर्द्धन उद्योग, खानीजन्य उद्योग, पेट्रोलियम तथा प्राकृतिक ग्याँस उद्योग, फोहोर मैला संकलन तथा प्रशोधन उद्योग, सूचना प्रविधि सम्बद्ध सेवा, कम्प्यूटर सफ्टवेयर उद्योग, चलचित्र निर्माण व्यवसाय, शित भण्डार निर्माण

तथा सञ्चालन, ढुवानी सेवा, सार्वजनिक परिवहन व्यवसाय, होटल तथा रिसोर्ट, व्यवसायिक कृषि, सडक, पर्यटन तथा सोसंग सम्बन्धित क्षेत्र तथा अन्य पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने गरी स्थानीय ऋणीलाई उपलब्ध गराउनु पर्नेछ। **

- (३) उपदफा (२) बमोजिमको ऋण लगानीको अवधि न्यूनतम ३ वर्ष हुनु पर्नेछ।
- (४) उपदफा (२) बमोजिम ऋणपत्र जारी गर्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाले लगानी सम्झौता भएको तीन महिना भित्र ऋण लगानीको सम्झौता विवरण बैकलाई उपलब्ध गराउनु पर्नेछ। **
- (५) ऋणपत्र जारी नभएको वा स्वीकृत सीमा भन्दा कम रकमको ऋणपत्र जारी भएको अवस्थामा अपुग रकम अन्तर्राष्ट्रिय वित्तीय संस्थाले बैकल्पिक स्रोतको उपयोग गरी विदेशी मुद्रा भित्र्याउन सक्नेछ। सो अपुग रकम अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पछि ऋणपत्र जारी गरी परिपूर्ति गर्न सक्नेछ। **

६. ऋण लगानीको ब्याज तथा साँवा भुक्तानी सम्बन्धी व्यवस्था

- (१) ऋणपत्र जारी गर्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय ऋणीलाई स्थानीय मुद्रामा ऋण लगानी गर्नु पर्नेछ। यसरी लगानी गरेको रकमको साँवा तथा व्याज सम्झौताको शर्तहरूको अधीनमा रही भुक्तानी गर्नुपर्नेछ। **
- (२) स्थानीय ऋणीहरूले उपदफा (१) बमोजिमको रकम भुक्तानी गर्दा ऋण लगानी सम्झौताका शर्तहरूको अधीनमा रही नेपाली मुद्रामा भुक्तानी गर्नुपर्नेछ। **
- (३) नेपाली मुद्रामा ऋणपत्र जारी गरी प्राप्त रकम लगानी गर्दा, ऋण लगानीको रकम भुक्तानी लिँदा र लगानी रकमको साँवा, व्याज तथा अन्य शुल्क फिर्ता लैजादाँको विनिमय दरको सम्पूर्ण सम्भावित जोखिम ऋणपत्र जारी गर्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाले बहन गर्नुपर्नेछ।

७. ऋण लगानीको रकम फिर्ता लैजान सक्ने सम्बन्धी व्यवस्था

- (१) नेपाली मुद्रामा ऋणपत्र जारी गर्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ऋण लगानी गरेको स्थानीय ऋणी मार्फत नेपाली मुद्रामा भुक्तानी प्राप्त गरेको साँवा, व्याज र सो सँग सम्बन्धित सम्बद्ध शुल्क ऋण सम्झौताका शर्तहरूको अधीनमा रही प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी विदेशी मुद्रामा सटही गरी फिर्ता लैजान सक्नेछ। **

- (२) उपदफा (१) बमोजिमको रकम फिर्ता लैजाँदा जुन दिन फिर्ता लैजाने हो सोही दिनको विनिमय दरमा सटही गरी लैजानुपर्नेछ।
- (३) उपदफा (२) बमोजिम रकम सटही गर्दाको विदेशी विनिमय दरको सम्पूर्ण सम्भावित जोखिम ऋणपत्र जारी गर्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाले वहन गर्नुपर्नेछ।

८. कर सम्बन्धी व्यवस्था

दफा (३) बमोजिम ऋणपत्र जारी गर्ने अनुमति पाएका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू आयकर ऐन, २०५८ को दफा १० को खण्ड (क) मा उल्लेखित संस्था भएमा र उक्त संस्था स्वयंले कारोबार सञ्चालन गरेमा सो हदसम्म कर छुट पाउने छन्। त्यस्ता संस्थाहरूलाई भुक्तानी गर्दा भुक्तानी गर्ने व्यक्तिले उक्त भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

तर, अनुमति पाएका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले स्वयं कारोबार संचालन नगरी नेपालको बासिन्दा व्यक्ति/कम्पनीमार्फत कारोबार गरेमा त्यस्तो कारोबारमा कर छुटको सुविधा पाउने छैनन्।

९. लगानीकर्ताहरूको हित संरक्षण सम्बन्धी व्यवस्था

अन्तर्राष्ट्रिय वित्तीय बजारमा निष्कासन गरिने ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण सम्बन्धित देशको कानूनबमोजिम हुनेछ।

१०. विविध

यस व्यवस्था कार्यान्वयन सम्बन्धमा कुनै द्विविधा वा जटिलता उत्पन्न भएमा बैंकको परामर्शमा मन्त्रालयले व्याख्या गरी बाधा अड्काउ फुकुवा गर्न सक्नेछ।

अनुसूची-१ **
बैंकमा पेश गर्ने निवेदनको ढाँचा

Nepal Rastra Bank
Central Office
Foreign Exchange Management Department
Baluwatar, Kathmandu, Nepal

Date:

Subject: Application for the Issuance of Local Currency Denominated Bond


Dear Madam/Sir,

We would like to seek your approval for issuing the Local Currency Denominated Bond with the following features:

1. Objective of bond issuance	
2. Total value of bond issuance	
3. Face value of each unit of bond	
4. Interest rate on bond	
5. Country of bond issuance	
6. Currency to be raised from bond issuance	
7. Credit rating details:	
a) Name and Country of credit rating agency:	
b) Assigned credit rating:	
8. Time schedule to issue bonds	
9. Borrower of proceeds raised from bond issuance	
10. Area of loan in	
11. investment	
12. Interest rate on loan	
13. Intermediation fees, if any	
14. Time schedule to repatriate loan	

Attached are the supporting documents (if any)

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution	

६

तेस्रो संशोधनद्वारा थप**

तेस्रो संशोधनद्वारा संशोधित**